



घरेलु फोहोरको उचित व्यवस्थापन



✓ PET पोलथिनिबोटल (जुस, पानी)

Step 01 बोटल खालीगरनुहोस्



Step 02 सफा गरनुहोस्



Step 03 अलग गरनुहोस्



Step 04 नमसाउनुहोस्



✓ गजी झोला (दूधको डबिबा, सोया दूध प्याक, सोजु प्याक)

बोटल भन्तिर सबै बचेका फोहोरहरु सकेसम्म खाली गरि पानीले सफा गरि पखालेर फोहोर राख्ने ठाँउमा राख्नुहोस्।



✓ तातुका क्या (पेय पदार्थ क्यान, बयिरका क्यान, डबिबाबंद खानाका क्यान)

धातुको डबिबा र अन्य सामग्रीहरू जस्तै प्लास्टिकको ढक्कनहरू हटाउने



✓ काँचको बोटल (पेयपदार्थको बोटल, वाइनको बोटल, सोजुको बोटल)

बोटल सामग्री खाली गर्ने, पानीले सफा गर्ने, चुरोटको टुटा, आदी अन्य वस्तुहरू नहालनुहोस्।



✓ प्रयोग गरएका ब्याट्री


अनविर्यरुपमा उत्पादन अनुसार अलग गरि छुट्टयाउनुहोस्



- प्रयोग गरिएको ब्याट्रीको मशरति फोहोरले ठूलो आगो नमित्याउन सक्छ।
- 20 वटा प्रयोग भएका ब्याट्री 2 वटा नयाँ ब्याट्रीमा साटन सकिन्छ। (नजकिको जुमनि सेन्टर)

✓ सजलि फुटने, सजलि नजल्ने ससियुक्त वस्तुहरू

प्रशासनिक केन्द्रमा आवश्यक फोहोरका झोलाहरू खरदि गरि फोहोर फाल्ने गरनुहोस्।



- फुटेका ससियुक्त वस्तुहरू (फ्लोरोसेन्ट बल्ब, लाइट फक्सिचर, बोटल, ऐना), काँच टाइपका भाँडाहरू, बालुवा वा फोहोर, आदी

✓ प्रयोग गरएका घरेलु सामानहरू सग्रहको लागि निःशुल्क आरक्षण साइट

☎ 1599-0903

🌐 www.15990903.or.kr

खाद्यान्नको फोहोर



फोहोर फालनुअघि सकेसम्म फोहोरमा भएको पानीलाई हटाउनुहोस्। (फोहोरबाटनसिकने पानी मात्र हटाउन सके पनि १०% भन्दा बढी फोहोर घटाउन सकिन्छ।)



खाद्य फोहोर बाहेक अन्य पदार्थहरू हटाउनुहोस्, जस्तै डिसिपोजेबल प्लास्टिक टुक्राहरू



मसाला बेसार र कमिची लागेको फोहोरफालनु अघि एक पटक पानीले पखालेर मात्र फालनुहोस्।



खरबूजा जस्ता ठूला फलहरूलाई सानो सानो टुक्राबनाएर मात्र फोहोर फालनुहोस्।



खाद्यफोहोरलाई निर्धारित खाद्यफोहोरकन्टेनरवातो कफिकोखाद्यफोहोरझोलामा फाल्ने।

फोहोरफाल्नेसमय

(शनिबार र आइतबार बाहेक अन्य दिन)

१. फोहोर फाल्नेस्थान: आफ्नो घरवाआफ्नोपसलकोअगाडि

२. फोहोर फाल्नेसमय: हरेकदिनसाँझ ८ बजे र अर्कोदिनबिहान ५ बजे



수원트레시